

कपिलवस्तु नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

तौलिहवा, कपिलवस्तु, ५ नं. प्रदेश, नेपाल

आशयपत्र समाग्र सम्बन्धी सूचना

प्रमुख प्रशासकीय अधिकृत

प्रथम पटक प्रकाशित मिति: २०७६।०६।०३

नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीच भएको सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत यस कपिलवस्तु जिल्लामा सुरक्षित बैदेशिक रोजगार सम्बन्ध सूचना तथा परामर्श केन्द्र सञ्चालन गर्न तथा कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, बाणगाँग नगरपालिका र मायादेवी गाउँपालिकामा सचेतिकरण कार्यक्रमहरू, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता सम्बन्ध कार्यक्रम सञ्चालनमा सहयोग पुऱ्याउनका लागि सञ्चालन हुन गईरहेको सुरक्षित आप्रवासन परियोजना (Safer Migration Project) का लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउन ईच्छुक नेपालको प्रचलित नियमानुसार यस जिल्लामा दर्ता भएका देहायका योग्यता पुगेका संघ, संस्था एवं कम्पनीहरूबाट उक्त सेवा उपलब्ध गराउने सम्बन्ध आशयपत्र (Expression of Interest) आव्हान गरिएको छ ।

योग्यता पुगेका ईच्छुक संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले पन्थ (१५) दिन भित्रमा तर अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय समयमा कपिलवस्तु नगर कार्यपालिकाको कार्यालय, तौलिहवा, कपिलवस्तुमा आईपुग्ने गरि निर्धारित ढाँचामा आशयपत्र पेश गर्न सकिनेछ । आशयपत्रको ढाँचा, सूचीकरणको आधार एवं अन्य थप आवश्यक जानकारीहरू कपिलवस्तु नगर कार्यपालिकाको वेबसाईट (<http://kapilvastumun.gov.np/> बाट डाउनलोड गर्न सकिनेछ ।

१। आशयपत्र दाताको योग्यता:

- दर्ता तथा नविकरण प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र आ.वा. २०७४।०७५ सम्मको कर चुक्ता प्रमाण पत्र पेश गर्नुपर्ने छ ।
- अनुभव: कम्तिमा पाँच वर्ष अगाडी दर्ता भई कार्यक्रम सञ्चालन गरेको ।
- प्रस्तावित कार्य सँग मिल्ने कार्यको अनुभव भएकोलाई प्राथमिकता दिईनेछ ।

२। प्रस्तावित कार्य सम्पन्न गर्न लाग्ने अनुमानित समय: कम्तिमा तीन वर्ष परामर्श सेवा प्रदान गर्नु पर्नेछ ।

३। संक्षिप्त सूचीमा परेका फर्म, संस्था वा कम्पनीबाट मात्र परामर्श सेवा खरिद सम्बन्ध प्रस्ताव माग गरिने छ ,

४। आशयपत्र दाताले आशय पत्र साथ आशयपत्रको नमुनामा उल्लेख भए बमोजिम कागजातहरू पेश गर्नु पर्नेछ ।

५। आशय पत्र पेश गर्ने स्थान: कपिलवस्तु नगर कार्यपालिकाकाको कार्यालय, तौलिहवा, कपिलवस्तु

६। आशयपत्र तयार गर्ने निर्देशन आशयपत्रको ढाँचामा नै समावेश गरिएको छ उक्त निर्देशन पालना नभएको आशयपत्र उपर कारबाहि गरिने छैन ।

७। सुरक्षित आप्रवासन सम्बन्ध परामर्श सेवा एउटै परामर्शदाताबाट दिनु पर्नेछ ।

८। यो सेवा प्रदान गर्नको लागि कुनै पनि व्यक्ति वा संस्थासँग उप-सम्झौता (Sub-contract) गर्न पाईने छैन । तर रेडियो मार्फत प्रसारण हुने रेडियो जिङ्गल प्रसारण तथा आप्रवासी कामदार हकहित सञ्जालसँग उपसम्झौता गर्न यो बुँदाले बाधा पुऱ्याउने छैन ।

थप जानकारीका लागि सम्पर्क ठेगाना र सम्पर्क व्यक्ति: कपिलवस्तु नगर कार्यपालिकाको कार्यालय, तौलिहवा, कपिलवस्तु सम्पर्क नं. सम्पर्क व्यक्ति: बलराम न्यौपाने फोन नं. ०७६५६०९०९.



आसय पत्रको ढाँचा

१. निवेदन

प्रमुख प्रशासकीय अधिकृत
मिति :

स्थानीय तहको पुरा नाम :

स्थानीय तहको पुरा ठेगाना :

टेलिफोन नं. _____

फ्याक्स नं. _____

ई-मेल: _____

श्री मान् प्रमुख ज्यु,


- त्यस पालिकालाई सम्बन्धी सेवाकार्य उपलब्ध गराउन सेवाप्रदायकको रूपमा सुचीकृत गराउनकालागि उपलब्ध भएका सम्पुर्ण आवस्यक सूचनाहरु अध्ययन मनन् गरी संस्थाको तर्फबाट आधिकारिक रूपमा यो निवेदन पेश गरेको छु ।
- यस पत्र साथ यस संस्थाको वैधानिक अवस्था र प्रमुख कार्यक्षेत्र र ठेगाना जनाउने कागजातहरुको प्रतिलिपि संलग्न रहेका छन् ।
- पालिकाको आधिकारिक प्रतिनिधिले आवस्यक परेमा यस पत्र साथ संलग्न गरिएका विवरण, कागजात र सूचना जाँच गरी रुजु गर्न सकिनेछ । यस संस्थाको श्रोत, अनुभव र प्रतिस्पर्धी क्षमताका सहायक सूचनाकावारेमा तहाँबाट माग गरिएमा सम्बन्धित जो सुकै व्यक्ति वा आधिकारिक प्रतिनिधिलाई उपलब्ध गराउने समेत सुनिश्चितता गर्दछौं ।
- थप सूचना आवस्यक परेमा पालिका वा त्यसका आधिकारिक प्रतिनिधिले यस पत्रका हस्ताक्षरकर्तालाई सम्पर्क गर्न सकिनेछ ।
- थप जानकरीकालागि निम्न लिखित व्यक्ति र ठेगानामा सम्पर्क गर्न सकिनेछ ,

(नाम)

(संस्था)

(ठेगाना)

(फोन, फ्याक्स, ईमेल)



काठमाडौं महानगरपालिका
नेपाल

6. हामी, प्रस्तावित खरिद कार्यमा कुनै स्वार्थ नवाभिएको र सम्बन्धित पेशा वा व्यवसायसम्बन्धी कुनै सजाय नपाएको साथै हाम्रो संस्था अयोग्य नेभएको घोषणा गर्दछौं।
7. यदि हाम्रो कुनै वीजहरु यो कार्यको विवरण तयार गर्न संलग्न भएको पाइएमा हाम्रो संस्था र विजहरु यस कामकोलागि सुचिकृत भई कार्य गर्न अयोग्य हुने सुनिश्चितता गर्दछौं।
8. यस निवेदनमा उल्लेख भएका विवरणहरु र उपलब्ध गराईएका सूचनाहरु पूर्ण, सत्य तथा सहि रहेको घोषणा गर्दछु।

हस्ताक्षर :

नाम :

..... संस्थाको तर्फबाट



ग्रन्ति प्राप्तिका अधिकृत

२. प्रस्तावदाताको विस्तृत विवरण

१. संस्था वा कम्पनिको नाम :
२. संस्थापनाको प्रकार (साभेदारी/प्रा. लि./गै.स.स.) :
३. दर्ता मिति / कारोबार शुरु गरेको मिति : साल..... महिना गते.....
४. दर्ता भएको देश :
५. दर्ता भएको ठेगाना (कार्यक्षेत्र) :
६. टेलिफोन नं., फ्याक्स नं., ईमेल ठेगाना :
७. आधिकारिक सम्पर्क व्यक्तिको नाम/पद/ठेगाना/टेलिफोन :
८. आधिकारिक कानुनी प्रतिनिधिको नाम/ठेगाना/टेलिफोन :
९. परामर्शदाताको संगठन :
१०. कुल कर्मचारी संख्या :
११. नियमित पेशागत कर्मचारीको संख्या :

(परामर्शदाता संस्थाको पृष्ठभुमि र संगठन सहितको विवरण उपलब्ध गराउने



३. अनुभव

३(क) सामान्य कार्य अनुभव

(कार्य गरेको विस्तृत विवरण, प्रत्येक संस्था ले अनिवार्य यो फारम भरी निवेदन साथ संलग्न गर्नु पर्दछ)

क्र. सं.	कामको नाम	स्थान	सम्झौताको रकम	कार्य सम्पन्न भएको बर्ष	ग्राहक	सम्पन्न कामको विवरण
1.						
2.						
3.						

३ (ख). विशिष्ट कामको अनुभव

विगत पाँच बर्षमा गरेको प्रस्तावित काम सँग मिल्दोजुल्दो काम

(प्रत्येक संस्था ले गरेको कार्य विवरण संलग्न गर्नु पर्दछ)

कामको नाम :	सम्झौताको मूल्य रु. :
देश : स्थान :	कामको अवधि (महिनामा) :
ग्राहकको नाम :	काममा प्रयोग भएको कुल व्यक्ति-महिना :
ठेगाना :	सम्झौता अन्तर्गत प्रस्तावदाताले उपलब्ध गराएको सेवाको मूल्य रु. :
कार्य शुरु मिति : महिना/बर्ष	संस्थाले उपलब्ध गराएको कुल व्यक्ति-महिना :
कार्य सम्पन्न मिति : महिना/बर्ष	
संयुक्त उपक्रमको वा सहायक सम्झौताको साझेदारको नाम	आयोजनाको विवरण :
काममा उपलब्ध गराइएको वास्तविक सेवाको विवरण :	
नोट : प्रस्तावदाताले उपलब्ध गराएको आशयपत्रमा माग भएको काम सँग मिल्ने सेवा प्रकाश पार्ने	

संस्थाको नाम : _____



३(ख). भौगोलिक अनुभव

प्रस्तावित भौगोलिक क्षेत्र सँग मिल्ने भौगोलिक क्षेत्रको अनुभव

(प्रत्येक संस्था ले गरेको कार्य विवरण संलग्न गर्नु पर्दछ)

महाल प्रशासनिक अधिकृत

क्र. सं.	आयोजनाको नाम	स्थान	कार्यान्वयन बर्ष र अवधि
1.			
2.			
3.			
4.			
5.			
6.			
7.			
8.			
9.			

४. क्षमता
४(क) वित्तीय क्षमता

(प्रत्येक संस्था ले विवरण संलग्न गर्नु पर्दछ)

बार्षिक आय	
बर्ष	रकम रु.

- बार्षिक औषत आय

(नोट : उक्त बार्षिक औषत आयको प्रमाणित गर्ने कागजात समेत संलग्न गर्नुपर्नेछ)



प्राप्ति प्राप्तिकरण अधिकारी
प्राप्ति प्राप्तिकरण कार्यालय
कानूनी विभाग
गोपनीय दिनांक
२०/०३/२०१३

४(ख) प्रस्तावित कार्यसँग सम्बंधित संरचना/उपकरण

क्र. सं.	आवश्यक संरचना/उपकरण	आवश्यकताको विवरण
1.		
2.		
3.		
4.		
5.		



मुख्य प्रत्येक संस्था ले विवरण संलग्न गर्नु पर्दछ।

५. मूल्य वीजहरु

(प्रत्येक संस्था ले विवरण संलग्न गर्नु पर्दछ)

क्र. सं.	नाम	पद	अधिकतम् योग्यता	कार्य अनुभव (वर्षमा)	विशिष्ट कार्य अनुभव (वर्षमा))	राष्ट्रियता
1						
2						
3						
4						
5						



प्रधारु प्रधारकार्य अधिकारी
२०७२/७३

६. आशयपत्रका साथ संलग्न गर्नु पर्ने कागजातहरु

- क. नेपाल सरकारको प्रचलित कानून अनुसार सम्बन्धित जिल्लामा दर्ता भएको संस्था वा सम्बन्धित जिल्लाको ठेगाना भएको कम्पनीको अद्यावधिकरुपमा नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि ।
- ख. पछिलो ३ वर्षको लेखा परीक्षण प्रतिवेदन (२०७२/७३, २०७३/७४ र २०७४/७५)
- ग. VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
- घ. कर छुटको प्रमाणपत्रवा कर चुक्ता प्रमाणपत्र को प्रतिलिपि
- ड. संस्थाको हकमा विधान वा कम्पनीको हकमा प्रबन्ध पत्र र नियमावली
- च. संगठनात्मक ढाँचा, कार्य समितिका सदस्यहरुको नामावली तथा संस्थाका सदस्य संख्याको जानकारी सहितको संस्थाको प्रोफाइल ।
- छ. कम्तीमा पाँच वर्षसम्म सम्बन्धित जिल्लामा काम गरेको देखिने परियोजना दस्तावेज, प्रगती विवरणहरु वा स्थानीय सरोकारवाला संस्थाले प्रदान गरेको पत्र वा अन्य आधिकारिक कागजात ।

पेश गरिएका सम्पूर्ण कागजातहरु नोटरी पब्लिकद्वारा प्रमाणित गर्नु पर्नेछ । माथि उल्लेखित लिखित कागजात पेश नभएमा सो लाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।

आर्थिक, प्रशासनिक तथा मानव संसाधन नियमावली उपलब्ध भएमा सो पनि समावेश गर्न सकिनेछ ।

७. संस्थाका दाता, सहकर्मी, सहयोगी संस्था वा लाइन एजेन्सीको नाम, ठेगाना तथा सम्पर्क

दाता, सहकर्मी, सहयोगी संस्था वा लाइन एजेन्सीहरुको नाम	सम्पर्क व्यक्ति	पद	ईमेल	सम्पर्क नम्बरहरु	ठेगाना